

Gen

Chapter 30

Nepali Interlinear

Reference: Nepali ERV

וַתֹּאמֶר	בְּאֶחָתָהּ	רָחֵל	וַתִּקְרָא	לְיַעֲקֹב	יְלֶדְהָ	לֹא	כִּי	רָחֵל	וַתֵּרֶא	1
र-भनिन्	आफ्नी-दिदीसँग	राहेलले	र-डाह-गरिन्	याकूबको-लागि	जन्माइन्	उनले	कि	राहेलले	र-देखिन्	
H0559	H0269	H7354	H7065	H3290	H3205	H3808		H7354	H7200	
		אַנְכִּי	מִתָּה	אֵין	וְאִם-	בְּנִים	לִי	הַבְּהֵ-	יַעֲקֹב	אֵל-
		म	मर्छु	छैन	र-यदि	छोराहरू	मलाई	देऊ	याकूबलाई	—
		H0595	H4191	H0369				H3051	H3290	H0413

राहेलले अनुभव गरिन् उनले याकूबको निम्ति कुनै नानी जन्माउनु सकेकी थिइन। यसर्थ ऊ आफ्ना दिदीसित डाही भई। यसर्थ राहेलले याकूबलाई भनी, “मलाई नानी दिनु होस् नत्र म मर्नेछु।”

וַיִּהְיֶה	אָף	יַעֲקֹב	בְּרָחֵל	וַיֹּאמֶר	הַתַּחַת	אֱלֹהִים	אֲנֹכִי	אֲשֶׁר-	מִנְעַ	מִמֶּנּוּ	פְּרִי-	2
र-रिसाए	क्रोध	याकूब	राहेलसँग	र-भने	के-सट्टा	परमेश्वरको	म	जसले	रोक्नुभयो	तिमीबाट	गर्भको	
H2734	H0639	H3290	H7354	H0559	H8478	H0430	H0595		H4513	H6529		
											כֶּלֶב	
											फल	
											H0990	

याकूब राहेलसित साहै क्रोधित भयो। उनले भन्यो, “म परमेश्वर होइन। परमेश्वर नै एकजना हुनहुन्छ जसले तिमीलाई बाँझी बनाउनु भयो।”

וַיֹּאמֶר	הֲנֵה	אֲמֹתַי	בְּלֶחָה	בָּא	אֵלַיָּהּ	וַתֵּלֶד	עַל-	בְּרַחְמֵי	וְאֲבִנָּהּ	גַּם-	3	
र-भनिन्	हेर	मेरी-दासी	बिल्हा	जाऊ	उनीकहाँ	र-जन्माओस्	—	मेरो-काखमा	र-बनाईदेऊ	पनि		
H0559	H2009	H0519	H0853	H0935	H0413	H3205		H1290	H1129	H1571		
											אֲנֹכִי	
											उनीबाट	
											H0595	

त्यसपछि राहेलले भनी, “तिमीले मेरी कमारी बिल्हालाई राख्न सक्छौ। त्यससित सहवास गर्नुहोस् अनि उनले मेरो निम्ति नानी जन्माउनेछे। तब उनले गर्दा म आमा हुन सक्छु।”

וַתִּתֵּן	לּוֹ	אֶת-	בְּלֶחָה	שְׂפָתַתָּהּ	לְאִשָּׁה	וַיָּבֵא	אֵלַיָּהּ	יַעֲקֹב	4
र-दिइन्	उनलाई	—	बिल्हालाई	आफ्नी-दासीलाई	पत्नीको-रूपमा	र-गए	उनीकहाँ	याकूब	
H5414		H0853		H8198	H0802	H0935	H0413	H3290	

यसर्थ राहेलले आफ्नी कमारी बिल्हा आफ्नो पतिलाई दिइ। याकूबले त्यस कमारीसित सहवास गरे।

וַתִּהְיֶה	בְּלֶחָה	וַתֵּלֶד	לְיַעֲקֹב	בֵּן	5
र-गर्भवती-भइन्	बिल्हा	र-जन्माइन्	याकूबको-लागि	छोरा	
H2029		H3205	H3290		

बिल्हा गर्भवती भइन् अनि याकूबको निम्ति एउटा छोरो जन्माई।

וַתֹּאמֶר	רָחֵל	רַחֲמֵי	אֱלֹהִים	וְגַם	שְׂמַע	בְּקֻלִי	וַיִּתֵּן	לִי	בֵּן	עַל-	6	
र-भनिन्	राहेलले	न्याय-गर्नुभयो	परमेश्वरले	र-पनि	सुन्नुभयो	मेरो-सोर	र-दिनुभयो	मलाई	छोरा	—		
H0559	H7354	H1777	H0430	H1571	H8085	H5414						
											כֶּן	
											त्यसकारण	
											קָרָא	
											राखिन्	
											דָּן	
											दान	
											שְׁמוֹ	
											उसको-नाम	
											H7121	

राहेलले भनी, “परमेश्वरले मेरो प्रार्थना सुन्नु भयो र उहाँले मलाई एउटा छोरो दिने निर्णय गर्नु भयो।” यसर्थ राहेलले छोरोको नाउँ दान राखिन्।

15
 בְּנֵי מֵרוֹ-חֹרָאֲקוֹ
 דְּדָאִימ
 אֶת-
 גַּם
 וְלִקְחָתָּ
 אִישִׁי
 אֶת-
 קַחְתָּ
 הַמַּעֲטָה
 לְךָ
 וְתֹאמַר
 ר-भनिन्
 H1736 H0853 H1571 H3947 H0376 H0853 H3947 H4592 H0559

तिम्रो-छोराको
 दूदाईम
 तिमीले-लिनु
 के-थोरो-हो
 उनलाई
 र-भनिन्
 :
 तिमीले-छोराको
 दूदाईम
 सट्टामा
 आज-रात
 तिमीसँग
 सुतोस्
 त्यसकारण
 राहेलले
 र-भनिन्
 H1736 H8478 H3915 H7901 H7354 H0559

लेआले भनीन्, “तिमीले पहिले मेरा पतिलाई लगिसकेकी छौ, अब मेरो छोरोको विशेष फूलहरू लिने चेष्टा गरिरहेकी छौ।” तर राहेलले उत्तर दिई, “यदि तिमीले मलाई तिमी छोरोले ल्याएको विशेष फूलहरू दियो भने तिमी आज राती याकूबसित सुत्न सक्छौ।”

16
 וַיָּבֵא יַעֲקֹב מִן-הַשָּׂדֶה בְּעָרְבַּ וַתֵּצֵא לֵאָה וַתִּסְכַּח אֵלָיו תְּבוּאָה
 आउनुहोस् मकहाँ र-भनिन् भेट्न-उनलाई लेआ र-निस्किन साँझमा खेतबाट — याकूब र-आए
 H0935 H0413 H0559 H7125 H3812 H3318 H6153 H3290 H0935

त्यो त्यो-रात उनीसँग र-सुते मेरो-छोराको दूदाईमले ज्याला-तिरिँ-तिमीलाई ज्यालामा किनभने
 H1931 H3915 H7901 H1736

त्यस राती याकूब खेतबाट घरमा फर्कियो। लेआले उसलाई देखिन् अनि भेट्न गइन्। उनले भनिन्, “तपाईं आज राती मसित सुत्नु पर्छ। म तपाईंसित सुत्नु पूर्ण तयार भएकी छु। मैले मेरो छोरोले ल्याएको फूलहरू राहेललाई दिएकी छु।” यसर्थ याकूब त्यस राती लेआसित सुते।

17
 וַיִּשְׁמַע רָחֵל שֶׁבְּרָחֵל יָצָא לֵאָה לְאָה — אֶל-רָחֵל
 पाँचौँ छोरा याकूबको-लागि र-जन्माइन् र-गर्भवती-भइन् लेआको — परमेश्वरले र-सुन्नुभयो
 H2549 H3290 H3205 H2029 H3812 H0413 H0430 H8085

तब परमेश्वरले लेआलाई फेरि गर्भवती हुन दिनु भयो, उनले पाँचौँ छोरो जन्माइन्।

18
 וַתִּקְרָא רָחֵל אֶת-יָצָא לֵאָה לְאָה — אֶל-רָחֵל
 र-राखिन् मेरो-पतिलाई आफ्नी-दासीलाई दिएँ जुन मेरो-इनाम परमेश्वरले दिनुभयो लेआले र-भनिन्
 H7121 H0376 H8198 H5414 H7939 H0430 H5414 H3812 H0559

יששכר :
 इससाखार
 H3485 H8034

लेआले भनिन्, “परमेश्वरले मलाई इनाम दिनु भएकोछ कारण मैले मेरा पतिलाई आफ्नी कमारी दिएकीछु।” यसर्थ लेआले आफ्नो त्यो छोरोको नाउँ इससाखार राखीन्।

19
 וַתִּקְרָא רָחֵל אֶת-יָצָא לֵאָה לְאָה — אֶל-רָחֵל
 याकूबको-लागि छैटौँ छोरा र-जन्माइन् लेआ फेरि र-गर्भवती-भइन्
 H3290 H8345 H3205 H3812 H5750 H2029

लेआ फेरि गर्भवती भइन् अनि छैटौँ छोरो जन्माइन्।

20
 וַתִּקְרָא רָחֵל אֶת-יָצָא לֵאָה לְאָה — אֶל-רָחֵל
 किनभने मेरा-पतिले सम्मान-गर्नेछन् यसपालि असल उपहार मलाई परमेश्वरले सम्मान-गर्नुभयो लेआले र-भनिन्
 H0376 H2082 H6471 H2065 H0853 H0430 H2064 H3812 H0559

जबलून उसको-नाम — र-राखिन् छोराहरू छ उनको-लागि जन्माएँ
 H2074 H8034 H0853 H7121 H8337 H3205

लेआले भनिन्, “परमेश्वरले मलाई एकदम अमूल्य उपहार दिनु भयो। अब निश्चय याकूबले मलाई ग्रहण गर्नेछन् कारण उनलाई मैले छवटा छोराहरू जन्माइदिएँ।” यसर्थ उनले त्यस छोरोको नाउँ जबलून राखीन्।

21
 וַתִּקְרָא רָחֵל אֶת-יָצָא לֵאָה לְאָה — אֶל-רָחֵל
 पछि लेआले एउटी छोरी जन्माई अनि त्यस छोरीको नाउँ दीना राखीन्।
 H1783 H8034 H0853 H7121 H1323 H3205

22 וַיִּזְכֹּר אֱלֹהִים אֶת־רַחֵל רַחֵל וַיִּשְׁמַע אֱלֹהִים וַיִּפְתָּח אֶת־רַחֵמָה:
 र-समझनुभयो परमेश्वरले परमेश्वरले राहेललाई राहेललाई र-सुन्नुभयो उनको-पुकारा उनको-पुकारा र-खोल्नुभयो — उनको-कोख
 H2142 H0430 H0853 H7354 H8085 H0413 H0430 H0853 H7358

त्यसपछि परमेश्वरले राहेलको प्रार्थना सुन्नु भयो अनि राहेललाई नानीहरू जन्माउनु सम्भव गराई दिनु भयो।

23 וַתֵּהָרֵג רַחֵל וַתֵּלֶד בֶּן־וַתֵּאמֶר אֶסָף הָאֶסָף אֶת־חַרְפָּתָי:
 र-गर्भवती-भइन् छोरा र-भनिन् हटाउनुभयो परमेश्वरले मेरो-अपमान
 H2029 H3205 H0559 H0622 H0430 H0853 H2781

राहेल गर्भवती भई अनि एउटा छोरो जन्माई। राहेलले भनिन्, “परमेश्वरले मेरो अपमान हटाइ दिनुभयो अनि मलाई एउटा छोरो दिनु भयो।”

24 וַתִּקְרָא אֶת־שְׁמוֹ יוֹסֵף וַיֹּסֶף לְאָמֵר בֶּן־אָחָר:
 र-राखिन् उसको-नाम योसेफ भनेर थपुनुभयो परमप्रभुले मलाई अर्को छोरा
 H7121 H0853 H8034 H3130 H0559 H3254 H3068 H0312

यसैकारण राहेले उसको नाउँ यूसुफ यसो भन्दै राखीन, “परमेश्वरले मलाई अझै अर्को छोरो दिऊन्।”

25 וַיְהִי כַּאֲשֶׁר יָלְדָהּ רַחֵל וַיִּלְכְּהָ יַאֲלֵכָה וַיִּלְכְּהָ יַאֲלֵכָה:
 र-भयो जब जन्माइन् राहेलले राहेलले योसेफलाई र-भने याकूबले — पठाइदेऊ-मलाई लाबानलाई
 H1961 H3212 H0413 H4725 H0776 H3130 H0559 H3290 H0413 H7971

यूसुफ जन्मेपछि याकूबले लाबानलाई भन्यो, “अब मलाई आफ्नै घर फर्की जान दिनु होस्।

26 וַתֵּהָרֵג אֶת־נָשִׁי וַאֲתָת־יְלֵדֶיהָ אֲשֶׁר עָבַדְתִּי לְשָׂרָה:
 देऊ — मेरा-पत्नीहरू र मेरा-छोराहरू मेरा-छोराहरू जसका-लागि सेवा-गर्ने तिमीको सेवा-गर्ने तिमीको सेवा-गर्ने
 H5414 H0853 H0802 H0853 H3206 H5647 H0853 H2004 H3212

मेरा नानीहरू र पत्नीहरू दिनु होस, तपाईंको निम्ति चौध वर्षसम्म कठोर सेवा गरेर तिनीहरूलाई पाएको हुँ। तपाईं जान्नु हुन्छ मैले तपाईंको निम्ति राम्रो सेवा गरेकोछु।”

27 וַיֹּאמֶר אֵלָיו לָבָן וַיֹּאמֶר אֵלָיו:
 र-भने उनलाई लाबानले यदि कृपया कृपया पाएँ कृपया थाहा-पाएँ तिमी-दृष्टिमा तिमी-कारणले
 H0559 H0413 H1558 H4994 H4672 H2580 H5172 H1288

लाबानले उसलाई भने, “मलाई केही भन्न देऊ। म जान्दछु तिमीले गर्दा नै परमेश्वरले मलाई आशीर्वाद दिनु भएकोछ।

28 וַיֹּאמֶר רַחֵל וַתִּקְבֹּה:
 र-भने तोक तिमी-ज्याला ममाथि
 H0559 H7939 H5414

भन मैले तिमीलाई के दिनु पर्ने अनि म तिमीलाई त्यो दिनेछु।”

29 וַיֹּאמֶר אֵלָיו אֲתָת־יְלֵדֶיהָ:
 र-भने उनलाई तिमी जान्दछौ — कसरी सेवा-गर्ने-तिमीको कस्तो भयो तिमी-गाईबस्तु
 H0559 H0413 H3045 H0853 H5647 H1961 H4735

मसँग
 H0854

याकूबले उत्तर दियो, “तिमीलाई थाहा छ मैले तिम्रो निम्ति कठोर परिश्रम गरेकोछु। मैले हेरचाह गरेकोले तिम्रा पशुहरू पनि बढेका छन् अनि यो असल भएको छ।

יְהוָה	וַיְבָרֵךְ	לָבָב	וַיַּבְרֵךְ	לִפְנֵי	לְ	הָיָה	אֲשֶׁר-	מֵעַט	כִּי	30
परमप्रभुले	र-आशीर्वाद-दिनुभयो	प्रशस्तमा	र-बढ्यो	मभन्दा-अगाडि	तिमीसँग	थियो	जो	थोरै	किनभने	
H3068	H1288	H7230	H6555	H6440		H1961		H4592		

לְבֵיתִי:	אֲנִי	גַם-	אֲעֲשֶׂה	מִתִּי	וְעַתָּה	לְרַגְלֵי	אֶתְּ
मेरो-घरको-लागि	म	पनि	गर्छु	कहिले	र-अब	मेरो-पाइलामा	तिमीलाई
	H0595	H1571		H4970	H6258	H7272	H0853

म आउँदा तिमिसित अलिकति मात्र थियो। तर अहिले घेरै भएका छन्। मैले जे पनि गरे तपाईंको निम्ति, त्यसमा परमप्रभुले आशीर्वाद दिनु भएकोछ। अब आफ्नो निम्ति मैले केही गर्नु पर्ने समय आएको छ र मैले आफ्नो घर बनाउनु पर्छ।”

תְּעֲשֶׂה-	אִם-	מֵאֲוִמָּה	לִי	תַתֶּן-	לֹא-	יַעֲקֹב	וַיֹּאמֶר	לְ	אֶתְּ	מָה	וַיֹּאמֶר	31
गर्छौं	यदि	केही-पनि	मलाई	दिनु-नपर्छ	नदेऊ	याकूबले	र-भने	तिमीलाई	दिऊं	के	र-भने	
		H3972		H5414	H3808	H3290	H0559		H5414	H4100	H0559	

אֲשֶׁמֶר:	צִנְנָה	אֶרְעָה	אֲשׁוּבָה	הָיָה	הַרְבֵּךְ	לִי
रक्षा-गर्छु	तिम्रा-भेडा	चराउँछु	फर्कन्छु	यो	यो-कुरा	मेरो-लागि
H8104	H6629		H7725	H2088	H1697	

लाबानले सोध्यो, “तब मैले तिम्रीलाई के दिनु पर्ने?” याकूबले उत्तर दियो, “तपाईंले मलाई केही दिनु पर्दैन। मैले गरेको कामको निम्ति तपाईंले मलाई ज्याला देऊ म चाहन्छु खाली यही एउटा कुरा मलाई देऊ। म फर्केर जान्छु अनि तपाईंका भेडाहरूको हेरचाह गर्नेछु।

וְכָל-	וְטָלוֹא	נָקָר	וְשָׂה	כָּל-	מִשָּׂם	הַיּוֹם	צִנְנָה	בְּכָל-	אֲעֲבֹר	32
र-सबै	र-चिस्मिल्ल	थोप्ला-भएका	भेडा	सबै	त्यहाँबाट	आज	तिम्रा-भेडाहरूमा	सबै	जान्छु	
H3605	H2921	H5348	H7716	H3605	H8033	H5493	H3117	H6629	H3605	

שְׂכָרִי:	וְהָיָה	בְּעֵינַיִם	וְנָקָר	וְטָלוֹא	בְּכֻשָׁבִים	חֹמֶם	שָׂה-
मेरो-ज्याला	र-हुनेछ	बाखाहरूमा	र-थोप्ला-भएका	र-चिस्मिल्ल	पाठाहरूमा	खैरा	भेडा
H7939	H1961	H5795	H5348	H2921	H3775	H2345	H7716

तर मलाई आज तपाईंका सबै भेडाहरूको माझबाट जान देऊ अनि थोप्ले या सिंगारे प्रत्येक थुमा मलाई लान देऊ, कालो नयाँ बाखा अनि प्रत्येक थोप्ले अनि सिंगारे बाखा लान देऊ। यही मेरो ज्याला हुनेछ।

לִפְנֵי	שְׂכָרִי	עַל-	תְּבוּאָה	כִּי-	מִחֵלֶב	בַּיּוֹם	צִדְקָתִי	בִּי	וְעַתָּה-	33
तिम्रो-अगाडि	मेरो-ज्यालामाथि	—	आउँछौं	जब	भोली	दिनमा	मेरो-इमान्दारिताले	मेरो-लागि	र-गवाही-दिनेछ	
H6440	H7939		H0935		H4279	H3117	H6666			

אֶתִּי:	הֵנָּה	גְּנוּב	בְּכֻשָׁבִים	וְחֹמֶם	בְּעֵינַיִם	וְטָלוֹא	נָקָר	אֵינְנִי	אֲשֶׁר-	כָּל
मसँग	त्यो	चोरिएको	पाठाहरूमा	र-खैरा	बाखाहरूमा	र-चिस्मिल्ल	थोप्ला-भएका	छैन	जो	सबै
H0854	H1931	H1589	H3775	H2345	H5795	H2921	H5348	H0369		H3605

भविष्यमा तपाईंले चाल पाउनु हुनेछ म इमानदार छु। तपाईं मेरो भेडाहरू हेर्न आउन सक्नुहुन्छ। यदि कोही भेडा अथवा बाखा थोप्ले अथवा सिंगारे नभए तपाईं जान्न सक्नुहुन्छ ती मैले चोरिएको हो।”

בְּרַבְרָךְ:	יְהִי	לִי	הֵן	לָבָן	וַיֹּאמֶר	34
तिम्रो-कुरा-अनुसार	होस्	त्यसै	हुन्छ	लाबानले	र-भने	
H1697	H1961	H3863	H2005		H0559	

लाबानले उत्तर दिए, “तिम्रो कुरा म मान्छु। तिमिले जे भन्थौ हामी त्यही गर्नेछौं।”

הַנְּקָוָה	הָעֵינַיִם	כָּל-	וְאֵת	וְהַטְּלָאִים	הָעֵקְרִים	הַתְּשִׁיִּים	אֶת-	הַחֹמֶם	בַּיּוֹם	וַיֹּסֶר	35
थोप्ला-भएकी	बाखाहरू	सबै	र	र-चिस्मिल्ल	धर्क-भएका	बोकाहरू	—	त्यो	त्यस-दिन	र-छुट्ट्याए	
H5348	H5795	H3605	H0853	H2921	H6124	H8495	H0853	H1931	H3117	H5493	

בְּנֵי:	בִּיד-	וַיִּתֵּן	בְּכֻשָׁבִים	חֹמֶם	וְכָל-	בּוֹ	לָבָן	אֲשֶׁר-	כָּל	וְהַטְּלָאִים
आफ्ना-छोराहरूको	हातमा	र-दिए	पाठाहरूमा	खैरा	र-सबै	थियो	सेतो	जसमा	सबै	र-चिस्मिल्ल
	H3027	H5414	H3775	H2345	H3605		H3836		H3605	H2921

अनि यसैकारण त्यस दिन लाबानले सबै टाटेपाटे बाख्रा र बाख्रीहरू ती सबै सेतो टाटा भएका अनि प्रत्येक काला भेडाका पाठाहरू आफ्नो बथानबाट निकाले। उनले आफ्नो छोरोलाई तिनीहरूलाई हेरचाह गर्नु भने।

צֶאֱן	אֶת-	רָעָה	וַיַּעֲקֹב	יַעֲקֹב	וַבֵּין	בֵּינוֹ	יָמַיִם	שְׁלֹשָׁת	דָּרָךְ	וַיִּשָּׂם	36
भेडाबाखा	—	चरायो	र-याकूबले	याकूबको	र-बीचमा	आफू-बीचमा	दिनको	तीन	बाटो	र-राखे	
H6629	H0853		H3290	H3290	H0996	H0996	H3117	H7969	H1870		

הַנּוֹתָרִית׃
बाँकी
लाबानको
[H3498](#)

यसर्थ छोरो चाँहिले सबै दाग भएका भेडा बाख्राहरू लिएर अर्कै भूमिमा गए। तिनीहरू तीन दिनसम्म यात्रा गरे। याकूब बसे अनि रहेको वस्तुहरूको हेरचाह गरे। तर त्यहाँ थोप्ले तथा कालो भेडा बाख्राहरू कुनै पनि थिएन।

פְּצֻלוֹת	בְּהֵן	וַיִּפְצֹל	וַעֲרֹמוֹן	וְלוֹז	לֶח	לְבִנָּה	מִקָּל	יַעֲקֹב	לוֹ	וַיִּקַּח-	37
बोक्राहरू	तिनमा	र-बोक्राए	र-अर्मनको	र-बादामको	हरियो	चिनारको	लहरा	याकूबले	आफ्नो-लागि	र-लिए	
H6479		H6478	H6196	H3869	H3892	H3839	H4731	H3290		H3947	

עַל- הַמִּקְלוֹת׃
लहराहरूमा
—
जो
सेती
देखाउँदै
सेता
[H4731](#)
[H3836](#)
[H4286](#)
[H3836](#)

यसर्थ याकूबले बादाम र पहाडी पिपलका काँचो हाँगाहरू काटेर बोक्रा ताछ्यो जसले गर्दा ती हाँगाहरूमा सेतो धर्काहरू भए।

וַיִּזְגַּן	אֶת-	הַמִּקְלוֹת	אֲשֶׁר	פְּצֹל	בְּרֵהָטִים	בְּשִׁקְתוֹת	הַמַּיִם	אֲשֶׁר	תְּבֹאֵן	38
र-राखे	—	लहराहरू	जो	बोक्राएका	नालाहरूमा	पानी-राख्ने-डोकामा	पानीको	जहाँ	आउँथे	
H3322	H0853	H4731		H6478		H8268	H4325		H0935	

הַצֵּאֵן
भेडाबाखाको
לְנֹכַח
सामुन्ने
לְשִׁתוֹת
पिउन
בְּבֹאֵן
आउँदा
וַיַּחַמְנָה
र-तात्थि
הַצֵּאֵן
भेडाबाखाको
לְשִׁתוֹת׃
पिउन
[H8354](#)
[H0935](#)
[H3179](#)
[H6629](#)
[H5227](#)
[H8354](#)
[H6629](#)

याकूबले ती हाँगाहरू पानी भएको ठाउँमा भेडा-बाखाहरूको अघि राख्यो। जब पशुहरू पानी पिउन आए तब त्यहाँ तिनीहरूले प्रजनन क्रीडा पनि गरे।

וַיַּחַמְנוּ	הַצֵּאֵן	אֶל-	הַמִּקְלוֹת	וַחַמְדוֹן	הַצֵּאֵן	עֲקָרִים	נִקְרָיִם	וּשְׁלֵאִים׃	39
र-तात्थि	भेडाबाखा	—	लहराहरूतिर	र-जन्माउँथे	भेडाबाख्राले	धर्क-भएका	थोप्ला-भएका	र-चिस्मिल्ल	
H3179	H6629	H0413	H4731	H3205	H6629	H6124	H5348	H2921	

जब ती पशुहरू ती हाँगाहरूको सामुन्ने प्रजनन क्रीडामा लागे तब तिनीहरूले जो पाठाहरू जन्माए कालो, सिंगारे अनि थोप्ले थिए।

וְהַכְּשָׁבִים	הַפְּרִיר	יַעֲקֹב	וַיִּתֵּן	פְּנֵי	הַצֵּאֵן	אֶל-	עֲקָר	וְכָל-	חֹם	בְּצֵאֵן	40
र-पाठाहरूलाई	छुट्ट्याए	याकूबले	र-फर्काए	अनुहार	भेडाबाखाको	—	धर्कतिर	र-सबै	खैरा	भेडाबाख्रामा	
H3775	H6504	H3290	H5414	H6440	H6629	H0413	H6124	H3605	H2345	H6629	

לָבָן
लाबानको
וַיִּשֶׂת-
आफ्नो-लागि
לוֹ
बगालहरू
עֲרָרִים
अलग-अलग
לְבָנוֹ
अलग-अलग
וְלֹא
र-राखेन
שָׁתָם
तिनलाई
עַל-
—
צֵאֵן
भेडाबाखासँग
לָבָן׃
लाबानको
[H7896](#)
[H5739](#)
[H0905](#)
[H3808](#)
[H7896](#)
[H6629](#)

याकूबले ती कालो, सिंगारे अनि थोप्ले पशुहरूलाई अरूबाट बेग्लै राख्यो। उनले यसरी आफ्नो पशुहरू लाबानको पशुहरूबाट बेग्लै गर्यो अनि तिनीहरूलाई लाबानको भेडा बाख्राहरूसित मिसिन दिएन।

וְהָיָה	בְּכָל-	יָחֵם	הַצֵּאֵן	הַמִּקְשָׁרוֹת	וְשֵׁם	יַעֲקֹב	אֶת-	הַמִּקְלוֹת	לְעֵינֵי	41
र-हुन्थ्यो	जब-सबै	तात्थि	भेडाबाखा	बलिया	र-राख्थे	याकूबले	—	लहराहरू	आँखा-अगाडि	
H1961	H3605	H3179	H6629	H7194		H3290	H0853	H4731		

הַצֵּאֵן
भेडाबाखाको
בְּרֵהָטִים
नालाहरूमा
לְיַחַמְנָה
ताताउन
בְּמִקְלוֹת׃
लहराहरूमा
[H4731](#)
[H3179](#)
[H6629](#)

जहिले पनि कुनै स्वास्थ्य भेडाहरू प्रजनन क्रीडामा लाग्थे तब याकूबले ती दागवाला हाँगाहरू तिनीहरूको नजरअघि राखि दिन्थ्यो। ती हाँगाहरूको सामुन्ने ती भेडा बाख्राले प्रजनन क्रीडा गर्थे।

42	וּבְהַעֲטִיךָ	הַצֹּאן	לֹא	יִשְׂמֶה	וְהָיָה	הַעֲטֹפִים	לְלֶכֶן	וְהַקְשָׁרִים	לְיַעֲקֹב:
	र-कमजोर-हुँदा	भेडाबाख्रा	राखदैन्थे	राखदैन्थे	र-हुन्थे	कमजोराहरू	लाबानका	र-बलियाहरू	याकूबका
		H6629	H3808	H1961				H7194	H3290

तर जब कमजोर भेडा बाख्राहरू प्रजनन् क्रीडामा लाग्थे तब याकूबले ती हाँगाहरू तिनीहरूको सामुन्नेमा राखदैन्थ्यो। यसरी कमजोर पशुहरूबाट जन्मेका पाठाहरू लाबानको हुन्थे। स्वास्थ्य पशुहरूबाट जन्मेका पाठाहरू सबै याकूबको हुन्थे।

43	וַיִּפְרֹץ	הָאִישׁ	מֵאֵד	מֵאֵד	וְהָיָה	לֹא	צֹאן	רְבֹת	וּשְׂפָחוֹת	וְעֶבְדִים	וּגְמֻלִים	וְחֲמָרִים:
	र-बढे	मानिस	धेरै	धेरै	र-भए	उनका	भेडाबाख्रा	प्रशस्त	र-दासीहरू	र-दासहरू	र-ऊँटहरू	र-गधाहरू
	H6555	H0376	H3966	H3966	H1961		H6629		H8198	H5650	H1581	H2543

यसरी याकूब धेरै धनी भयो। उसित धेरै भेडा बाख्रा, धेरै नोकरहरू ऊँट र गधाहरू थिए।